



पौवादुङमा गाउँपालिका

स्थानीय राजपत्र

खण्ड:-४ संख्या:-२ मिति:- २०७७।०३।१०

भाग-१

पौवादुङमा गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

च्याङ्ग्रे, भोजपुर

पौवादुङमा गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

गाउँसभाबाट पारीत भएको मिति: २०७७।०३।१०

प्रस्तावना: पौवादुङमा गाउँपालिकाको आर्थिक वर्ष २०७७।७८ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम पौवादुङमा गाउँसभाले यो ऐन बनाएको छ ।

संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "पौवादुङमा गाउँपालिकाको विनियोजन ऐन, २०७७" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

आर्थिक वर्ष २०७७।७८ को निमित्त सञ्चित त कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०७७।७८ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र बित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम **रु३२.२९.०७.८५०।-** (बत्तीस करोड उन्तीस

लाख सात हजार आठसय पचास रुपैया मात्र)मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २० ७७/७८ को निमित्त पौवादुडमा गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका , वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची-१
(दफा २ सँग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (२) बमोजिम
संश्रित कोषबाट विनियोजन हुने रकम

(रकम रु. मा)

क्र.स	अनुदान सङ्ख्या	शीर्षकको नाम	चालु खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		गाउँ कार्यपालिका	२१,०१,११,८५०।-	७,४०,२६,०००।-		२८,४१,३७,८५०।-
२		वडा कार्यालय		३,८७,७०,०००।-		३,८७,७०,०००।-
३		विषयगत शाखा				
४		ऋणको साँवा ब्याज भूक्तानी				
५		लगानी (सेयर\ऋण)				
	जम्मा		२१,०१,११,८५०।-	११,२७,९६,०००।		३२,२९,०७,८५०।

नोट:- विषयगत शाखाहरूको बजेट र गाउँ कार्यपालिकाको बजेट एकै ठाउँमा राखिएको छ ।

अनुसूची-२
आगमी आ.व २०७७/७८ को राजस्व अनुमान

क्र.स	राजस्वको स्रोत	आ.व. २०७६\७७ को संशोधित अनुमान	आ.व. २०७७\७८ को अनुमान	कैफियत
१	अन्तर सरकारी वित्त हस्तान्तरण	२३,९३,९८,०००।-	२४,५४,५९,०००।-	
	क) संघीय सरकार			
	वित्तिय समानिकरण अनुदान	७,४६,००,०००।-	७,८९,००,०००।-	
	सशर्त अनुदान	१२,५३,०८,०००।	१४,७७,००,०००।-	
	समपूरक अनुदान	०	०	
	विषेश अनुदान	०	०	
	ख) प्रदेश सरकार			
	वित्तिय समानिकरण अनुदान	६९,९०,०००।-	६९,९९,०००।-	
	सशर्त अनुदान	१,७५,००,०००।-	१८,६०,०००।-	
	समपूरक अनुदान	१,००,००,०००।-	१,००,००,०००।-	
	विषेश अनुदान	५०,००,०००।-		
२	राजस्व बाँडाफाँड	४,१५,२५,०००।-	६,२४,१९,८५०।-	
	मूल्य अभिवृद्धि कर र अन्तः शुल्क	४,१०,००,०००।-	५,९८,०५,८५०।-	
	प्राकृतिक स्रोत रोयल्टी बाँडाफाँड (बन तर्फ)	२२,६२८।-	२५,०००।-	
	सवारी साधन कर (प्रदेश)	५,०२,३७२।-	२५,८१,०००।-	
३	आन्तरिक स्रोत	३,३२,२०,०००।-	१,५०,३७,०००।-	
	गत आ.व.को नगद मौज्जात (अ.ल्या.)	३,१५,७०,०१७.६७	१,१६,७७,०००।-	
	आन्तरिक स्रोत (कर तथा गैरकर राजस्व)	१६,४९,९८२.३३	३३,६०,०००।-	
४	संघीय र प्रदेशको हस्तान्तरित कार्यक्रम	४०,२१,०००।-		
	क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम (प्रदेश)	२९,८५,०००।-		
	ख) प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम	१०,३६,०००।-		
	कूल जम्मा	३१,८१,६४,०००।-	३२,२९,०७,८५०।-	

राजपत्रमा प्रकाशन भएको मिति:- संवत् २०७७ साल आषाढ १० रोज ४

आज्ञाले

रमेश राई

प्रमुख प्रशासकीय अधिकृत